



# बडीकेदार गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

कार्यपालिका बैठक संख्या: २१

खड्यौली, डोटी  
७ नं प्रदेश, नेपाल

मिति: २०७५।०४।१५

आज मिति २०७५।०४।१५ गतेका दिन यस बडीकेदार गाउँ कार्यपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर चन्द ज्यू को अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बस्यो । बैठकमा तपशिल बमोजिमको उपस्थितिमा तपशिलका प्रस्ताव उपर छलफल गरी तपशिल बमोजिमका निर्णय गरियो ।

### तपशिल:

क्र.सं.	नाम	पद	हस्ताक्षर	कैफियत
१	कृष्ण बहादुर चन्द	अध्यक्ष		
२	ईन्द्रा बोहरा भाट	उपाध्यक्ष		
३	डबल बहादुर बोहरा	कार्यपालिका सदस्य		
४	राम बहादुर नाम्जाली	कार्यपालिका सदस्य		
५	लिलाधर सापकोटा	कार्यपालिका सदस्य		
६	बिरेन्द्र कोटकेनी	कार्यपालिका सदस्य		
७	बुद्धीसागर बिनाडी	कार्यपालिका सदस्य		
८	पदमा देवी नेपाली	कार्यपालिका सदस्य		
९	टीकाराम भुल	कार्यपालिका सदस्य		
१०	दिपक बहादुर नेपाली	कार्यपालिका सदस्य		
११	भागा देवी मल्ल	कार्यपालिका सदस्य		
१२	चित्रा देवी चन्द	कार्यपालिका सदस्य		
१३	निर्मला देवी दमाई	कार्यपालिका सदस्य		
१४	दिपक पाण्डेय	सचिब		

### आमन्त्रित सदस्य

१	टोप बहादुर चन्द	आमन्त्रित सदस्य		
---	-----------------	-----------------	--	--

### अन्य आमन्त्रीत

१	दल बहादुर धामी	लेखा प्रमुख		
२	टोप बहादुर चन्द	सुचना प्रविधि अधिकृत		

समृद्ध बडीकेदार: कृषि, पर्यटन र पूर्वाधार



# बडीकेदार गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

कार्यपालिका बैठक संख्या: २१

खड्यौली, डोटी  
७ नं प्रदेश, नेपाल

मिति: २०७५।०४।१५

### प्रस्तावहरू:

१. विषयगत शाखाका बार्षिक कार्यक्रम सम्वन्धमा ।
२. डीप ट्युबेल सम्वन्धमा ।
३. सवारी साधन (जीप) खरिद सम्वन्धमा ।
४. बि पी नगर देखि अत्तरकाडा सम्मको सडक मर्मत गरी सुचारु गर्ने सम्वन्धमा ।

### निर्णयहरू:

१. प्रस्ताव नं १ उपर छलफल गर्दा यस गाउँपालिकाबाट संचालन गरिने तपशिलका बिषयगत शाखा र बहुक्षेत्रीय पोषण योजनाको बार्षिक कार्यक्रम स्विकृत गर्ने निर्णय गरियो ।

### तपशिल:

१. बहुक्षेत्रीय पोषण योजनामा गा.पा. समपुरक कोषबाट रु १६९१००।- रुपैया बिनियोजन गरी तयार भएको बार्षिक कार्यक्रम ।
२. शिक्षा विकास तर्फको शसर्त बाहेकको बार्षिक कार्यक्रम ।
३. कृषि विकास तर्फको शसर्त बाहेकको बार्षिक कार्यक्रम ।
४. आयुर्वेद चिकित्सा तर्फको सशर्त बाहेकको बार्षिक कार्यक्रम ।
५. पशु सेवा तर्फको शसर्त बाहेकको बार्षिक कार्यक्रम ।
६. स्वास्थ्य सेवा तर्फको शसर्त बाहेकको बार्षिक कार्यक्रम ।
२. प्रस्ताव नं २ उपर छलफल गर्दा यस गाउँपालिकाको मिति २०७५/०३/२६ गतेको गाउँ सभाको निर्णयानुसार विनियोजित बजेटबाट यस गाउँपालिकाको मूल प्रशासनिक भवन निर्माण स्थलमा डीप ट्युबेल मार्फत खानेपानी निर्माण गर्न टेण्डर प्रकाशन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरियो ।
३. प्रस्ताव नं ३ उपर छलफल गर्दा यस गाउँपालिकाको मिति २०७५/०३/२६ गतेको गाउँ सभाको निर्णयानुसार सवारी साधन खरिद शिर्षकमा विनियोजित बजेटबाट एक थान फोर व्हील पिक अप जीप खरिद गर्नका लागि सार्वजनिक खरिद एन बमोजिम प्रक्रिया अगाडी बढाउन प्रमुख प्रशासकीय अधिकृत लाई निर्देशन दिने निर्णय गरियो ।

समृद्ध बडीकेदार: कृषि, पर्यटन र पूर्वाधार



# बडीकेदार गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

कार्यपालिका बैठक संख्या: २१

खड्यौली, डोटी  
७ नं प्रदेश, नेपाल

मिति: २०७५।०४।१५

४. प्रस्ताव नं ४ उपर छलफल गर्दा यस गाउँपालिकाको बिपीनगर देखि अत्तरकाडा सम्मको मुल सडक हालसालैको भीषण वर्षा र पहिरोका कारणले ठाउँ ठाउँमा अवरुद्ध भइ यातायात संचालन हुन नसकेको भन्ने जनगुनासो लाइ मध्यनजर गरी अविलम्ब गाउँपालिका आफैको अगुवाइमा बाटो मर्मत गरी यातायात सुचारु गर्ने निर्णय गरियो । यसका लागि प्राविधिकको इष्टिमेट र गत आ.ब. को जिल्ला दररेट अनुसार लागत अनुमान तयार गरी तुरुन्त उपलब्ध हुन सक्ने निर्माण व्यवसायी, ढुवानीकर्ता एवं मजदुरहरु हरु सम्पर्क गर्न यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ज्यूलाइ जिम्मेवारी दिने साथै मर्मत कार्य अध्यक्ष र उपाध्यक्ष ज्यूको प्रत्यक्ष रेखदेख, अनुगमन र निर्देशनमा रही गर्ने निर्णय गरियो । सडक मर्मतको लागि मिति २०७५/०३/३६ गतेको गाउँ सभाबाट सडक मर्मत शिर्षकमा विनियोजित बजेटबाट भुक्तानी हुने गरी व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाइ निर्देशन दिने निर्णय गरियो ।

समृद्ध बडीकेदार: कृषि, पर्यटन र पूर्वाधार